



लोक सेवा आयोग काठमाडौं कार्यालय



परीक्षा शाखा

नयाँ बानेश्वर, काठमाडौं

☎ ०१-४११५८३१, ४११५८३३, ४११५८३४ फ्याक्स नं- ०१-४११५८३५ वेबसाइट: www.psc.gov.np ईमेल: kathmandu@psc.gov.np

नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं. ३६/०७७-७८, मिति २०७७/०७/२७

नेपाली सेनाको देहायको विज्ञापन नम्बर तथा पदमा आयोगबाट पूर्व प्रकाशित परीक्षा कार्यक्रम यस पूर्व कोभिड-१९ को विश्वव्यापी महामारीको कारण स्थगित गरिएकोमा लोक सेवा आयोगको मिति २०७७/०७/१७ गतेको निर्णयबाट नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को पालना गर्ने गराउने गरी देहायको मिति, समय र स्थानमा सञ्चालन हुने लिखित परीक्षाका लागि नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जङ्गी अड्डाबाट छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन देहाय बमोजिम कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरूमा कुनै पनि उम्मेदवारहरूलाई सम्मिलित नगराइने भएकोले तोकिएको परीक्षा भवनमा परीक्षा शुरु हुनुभन्दा कम्तिमा एक घण्टा अगावै पुगी आफ्नो परीक्षा कोठा समेत एकिन गर्नुहुन अनुरोध छ । परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू पाना २ को द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ ।

लिखित परीक्षा कार्यक्रम तथा परीक्षा भवन

क्र.सं.	विज्ञापन नम्बर	पद	लिखित परीक्षा मिति, समय र अवधि		उम्मेदवारहरूको विवरण र संख्या	परीक्षा भवन
			विविध (अंग्रेजी, नेपाली, गणित र सामान्य-ज्ञान)	पेशा सम्बन्धी		
१.	०७६/७७/४३ (खुला/समावेशी)	सैन्य मेडिकल	२०७७/८/१४ गते दिनको १:०० बजे	२०७७/८/१५ गते दिनको १:०० बजे	यस विज्ञापनमा लिखित परीक्षाका लागि छनौट भएका CMA, Health Science (General Medicine), General Medicine र PCL General Medicine मा जम्मा ६१ जना, TSLC in MLT र CMLT (Proficiency Certificate) मा जम्मा १८ जना, TSLC in Radiography र PCL Radiography मा जम्मा २ जना र ANM मा ३ जना (दर्ता नं. ३००१ देखि ३३४४ सम्म ८४ जना)	श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुर (क) केन्द्र (East Block)
२.	०७६/७७/४४ (खुला/समावेशी)	सैन्य खेलाडी	(१ घण्टा १५ मिनेट) (विषयगत र वस्तुगत)	(१ घण्टा १५ मिनेट) (विषयगत र वस्तुगत)	सैन्य खेलाडी (दर्ता नं. ३५०१ देखि ३५७० सम्म ४० जना)	श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुर (ख) केन्द्र (East Block)
३.	०७६/७७/४५ (खुला/समावेशी)	सैन्य ड्राइभर			सैन्य ड्राइभर (दर्ता नं. ४००४ देखि ४१६० सम्म ६२ जना)	

द्रष्टव्य १:-

१. परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
२. परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।
३. काठमाडौं परीक्षा केन्द्र बाहेक अन्यत्र परीक्षा केन्द्रका परीक्षार्थीहरूलाई परीक्षामा सामेल गराइने छैन ।
४. परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।
५. वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेखदा अंग्रेजी ठूलो अक्षर (Capital Letter) मा A,B,C,D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।
६. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुगनुपर्नेछ ।
७. परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेश पत्र सँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई आउनुपर्नेछ ।

द्रष्टव्य २:- कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयमले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ ।
२. उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकआपसमा दुई मिटरको दूरी कायम गर्नु पर्नेछ ।
३. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।
४. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन दूरी कायम गरी क्रमसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
५. परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
६. उत्तरपुस्तिका बुझाउँदा उत्तरपुस्तिकामा रहेको खाली स्थान काटी बुझाउनु पर्नेछ ।
७. परीक्षार्थीले उत्तरपुस्तिका बुझाउँदा आफ्नो उत्तरपुस्तिका गन्ती गरी उत्तरपुस्तिका बुझाई हस्ताक्षर गरी बाहिर जानु पर्नेछ ।
८. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि सम्बन्धित परीक्षा भवनमा विशेष केन्द्रको व्यवस्था गरिने छ ।

.....

(अभिराज डाँगी)

शाखा अधिकृत

.....

(चन्द्रकान्त निरौला)

उपसचिव